



गौर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, रौतहट

निर्माण कार्य सम्बन्धी बोलपत्र आह्वानको सूचना ।

प्रथम पटक प्रकाशन मिति (२०७९/१०/१७ गते)



१. यस नगरपालिकाको तपसिल बमोजिमको निर्माण कार्य गर्न इच्छुक फर्म / कम्पनी / संस्थाले देहाय बमोजिमको शर्तहरूको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
२. बोलपत्र पेस गर्दा यो सूचना प्रकाशित भएको मितिले तोकिएको मिति तथा समय भित्र फर्म/कम्पनी/संस्था दर्ताको प्रमाण पत्रको प्रमाणित छायाप्रति, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रमाणित छायाप्रति, आ.व. २०७८/०७९ को कर चुक्ता गरेको प्रमाण पत्रको प्रमाणित छायाप्रति र बोलपत्र फाराम दस्तुर (रकम फिर्ता नहुने गरी) वापतको रकम कार्यालयमा नै दाखिला गरी नगदी रसिद वा यस कार्यालयको नाममा राष्ट्रिय बाणिज्य बैंक, गौर, रौतहटमा रहेको आन्तरिक राजश्व कोष खाता नं. १२१०१००३०१०१०००५ मा जम्मा गरी सो को भौचर बोलपत्र फारामको साथ संलग्न गर्नुपर्ने छ ।
३. खरिद गरिएका बोलपत्र फारामहरूको महलहरू स्पष्ट रूपमा भरि प्रत्येक पानामा सहिछाप गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले तोकिएको मिति तथा समय भित्र गौर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा बोलपत्र दर्ता गराउन सकिनेछ।
४. बोलपत्र फाराम साथ बोलपत्र जमानत रकम यस कार्यालयको नाममा राष्ट्रिय बाणिज्य बैंक, गौर, रौतहटमा रहेको खाता नं. १२११०१००३०१०१०००५ मा जम्मा गरी सो को भौचर (for bid security purposes) वा मान्यता प्राप्त बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको बोलपत्र खोल्ने मितिबाट १२० दिन म्याद भएको बोलपत्र जमानत बोलपत्र फाराम साथ पेस गर्नुपर्ने छ।
५. दर्ता हुन आएका बोलपत्रहरू यस कार्यालयमा बोलपत्र दाताहरू वा निजको प्रतिनिधिहरूको रोहवरमा खोलिने छ। निजहरूको अनुपस्थितिमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन। बोलपत्र खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदा पछिको कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ।
६. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक स्वीकृत गर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ। रित नपुगेका र म्याद नाघी आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन।
७. चालु आ.व. मा रु. ३०००००० (तीस लाख) भुक्तानी गरि बाकि रहेको रकम अर्को आ.व.मा भुक्तानी हुने छ।
८. निर्माण कार्य २०८० को माघ ससान्त सम्म सम्पन्न गर्नु पर्ने छ।
९. बोलपत्र सम्बन्धी अन्य सर्तहरू बोलपत्र फाराममा उल्लेख गरे बमोजिम हुने छन्।
१०. अन्य कार्यविधिहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुने छ।
११. थप कुरा बुझ्नु परेमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने छ।

ठेका नं.	ठेका/योजना नाम	लागत अनुमान रकम रु (भ्याट र कन्टेन्जेन्सी बाहेक)	बोलपत्रफाराम दस्तुर रु.	बोलपत्र जमानत रकम (रु)	बोलपत्र फाराम खरिद अवधि	बोलपत्र फाराम दाखिला अवधि	बोलपत्र खोल्ने मिति र समय
NCB - 6/079/80	Construction of BP Smark & Clock Tower at B.P. Chowk, Gaur	११९४५०५०।८८	३०००/-	३३७५००/-	सूचना प्रकाशन मितिले ३० औं दिन सम्म कार्यालय समय भित्र	सूचना प्रकाशन मितिले ३१ औं दिन दिनको १२ वजे भित्र	सूचना प्रकाशन मितिले ३१ औं दिन दिनको २ वजे